


केपिलासगढी गाउँपालिकाको कृषि विकास
कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि,
२०७६



केपिलासगढी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
बाक्सिला, खोटाङ
१ नं. प्रदेश

केपिलासगढी गाउँपालिकाको कृषि विकास कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि, २०७६

प्रस्तावना :

संविधानतः कृषि तथा पशुपालन, कृषि उत्पादनको व्यवस्थापन, पशुस्वास्थ्य, सहकारी, कृषि सडक, साना सिचाई लगायत कृषि प्रसार कार्यक्रमको संचालन, व्यवस्थापन र सो को नियमन गर्ने जिम्मेवारी एकल अधिकार को रूपमा स्थानीय सरकारमा निहित रहेकोछ । यसैलाई आधार मानि संघीय व्यवस्थाका संसदले स्थानीय सरकार संचालन ऐन २०७४ समेत पारित गरिसकेको छ । सो ऐनले स्थानीय तहको काम कर्तव्य र अधिकारहरूलाई विस्तृत रूपमा परिभाषित गरेको छ र सबै स्थानीय तहहरूले यसलाई कार्यान्वयन गरिरहेका छन् ।

उक्त परिप्रेक्षमा यस गाउँपालिकाले संविधान र ऐनले प्रावधान गरेका अधिकार को उपयोग गरी कृषिको व्यवसायीकरण र कृषि उद्यमसिलताको विकास गरि स्थानीय तहमा नै रोजगारिका अवसरहरूको सृजना गर्दै कृषकहरूको आयस्तर बृद्धी गर्ने लक्ष्य यस गाउँपालिकाको छ । यसलाई पुरा गर्न यस गाउँपालिकाले आफ्नो कार्यक्षेत्रभित्र प्राथमिकताका आधारमा कृषि बिकास कार्यक्रम तर्जुमा र सो को प्रभावकारी संचालन तथा व्यवस्थापन गर्दै कृषकहरूको माग र आवश्यकता अनुसारका उपयुक्त कृषि प्रविधिहरू तथा सेवाहरू सर्वशुलभ रूपमा उपलब्ध गराउनु अनिवार्य भएकोले ऐनको दफा १०२ कोउपदफा २ को अधिनमा रहि यो “केपिलासगढी गाउँपालिकाको कृषि बिकास कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि २०७६” तयार गरि जाँरि गरिएको छ ।

परिच्छेद १

नाम, परिभाषा र उद्देश्य

१. नाम र प्रारम्भ:

क. यस कार्यविधिको नाम “केपिलासगढी गाउँपालिकाको कृषि विकास कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि, २०७६” रहेको छ ।

ख. यो कार्यविधि केपिलासगढी गाउँकार्यपालिकाले पारित गरेको मिति देखि लागु हुनेछ ।

२. परिभाषा:

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,

क) “अध्यक्ष” भन्नाले केपिलासगढी गाउँपालिकाको अध्यक्ष सम्झनु पर्छ ।

ख) “उपाध्यक्ष” केपिलासगढी गाउँपालिकाको उपाध्यक्ष सम्झनु पर्छ ।

- ग) “ऐन” भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लाई बुझाउँछ ।
- घ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले केपिलासगढी गाउँपालिकाको प्रशासकीय प्रमुखको रूपमा काम गर्न जिम्मेवारी तोकिएको प्रशासकीय अधिकृतलाई सम्झनु पर्छ ।
- ङ) “कानून” भन्नाले संघीय कानून, प्रदेश कानून र स्थानीय कानून सम्झनु पर्छ ।
- च) “कार्यपालिका” भन्नाले केपिलासगढी गाउँकार्यपालिका सम्झनु पर्छ ।
- छ) “कार्यविधि” भन्नाले “केपिलासगढी गाउँपालिका कृषि विकास कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि, २०७६” लाई सम्झनु पर्दछ ।
- ज) “कृषि” भन्नाले जीवन धान्न र विकास/वृद्धिका लागि आवश्यक खाना, रेशा, जैविक उर्जा, जडिवुटि र अन्य बस्तु उत्पादन गर्न प्रयोग गरीने वीरुवा, पशुपन्छि (माछासमेत) र दुसी-च्याउ जातको खेती वा पालन र प्रजनन सम्बन्धि कार्य भन्ने बुझाउँदछ ।
- झ) “कृषक” भन्नाले कृषि वा कृषि क्षेत्रमा संलग्न कृषक, उद्धमी र ब्यवसायी भन्ने बुझाउँदछ ।
- ञ) “गाउँपालिका” भन्नाले संविधान बमोजिम स्थापना भएका केपिलासगढी गाउँपालिका सम्झनु पर्छ । यसले गाउँकार्यपालिकालाई समेत जनाउने छ ।
- ट) “गाउँसभा” भन्नाले संविधानको धारा २२२ को उपधारा १ बमोजिमको केपिलासगढी गाउँसभा सम्झनु पर्छ ।
- ठ) “जिल्ला समन्वय समिति” भन्नाले संविधानको धारा २२० को उपधारा ३ बमोजिमको खोटाङ जिल्ला समन्वय समिति सम्झनु पर्छ ।
- ड) “जिल्लासभा” भन्नाले संविधानको धारा २२० को उपधारा १ बमोजिमको खोटाङ जिल्लासभा सम्झनु पर्छ ।
- ढ) “पदाधिकारी” भन्नाले केपिलासगढी कार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष वडा अध्यक्ष तथा कार्यपालिकाका अन्य सदस्य सम्झनु पर्छ ।
- ण) “प्रदेश” भन्नाले संघीय इकाइमा विभाजन गरिएको नेपालको संघीय इकाइको १ नं प्रदेश सम्झनु पर्दछ ।
- थ) “विषयगत शाखा” भन्नाले केपिलासगढी गाउँपालिकामा कृषि क्षेत्रको विकासका लागि स्थापना भएका महाशाखा, शाखा, इकाई तथा सेवा केन्द्रलाई जनाउँदछ । यसले अन्य विषयगत क्षेत्रको विकासका लागि केपिलासगढी गाउँपालिकामा स्थापना भएका शाखा वा महाशाखालाई समेत जनाउँदछ ।

- द) “मन्त्रालय” भन्नाले कृषि विषय हेर्ने नेपाल सरकारको संघीय मन्त्रालय सम्झनु पर्छ । यस शब्दले कृषि विषय हेर्ने प्रादेशिक मन्त्रालयलाई समेत जनाउँदछ ।
- ध) “योजना” भन्नाले आयोजना, परियोजना तथा कार्यक्रम समेतलाई जनाउँदछ ।
- न) “वडा” भन्नाले केपिलासगढी गाउँपालिकाको वडालाई सम्झनु पर्छ ।
- प) “वडा अध्यक्ष” भन्नाले केपिलासगढी गाउँपालिकाका वडाका अध्यक्ष सम्झनु पर्छ ।
- फ) “वडा समिति” भन्नाले संविधानको धारा २२२ को उपधारा ४ धारा २२३ को उपधारा ४ बमोजिमको केपिलासगढी गाउँपालिकाको वडा समिति सम्झनु पर्छ ।
- ब) “सदस्य” भन्नाले,
१. गाउँपालिकाको सम्बन्धमा केपिलासगढी गाउँसभा वा गाउँकार्यपालिकाको सदस्य सम्झनु पर्छ र सो शब्दले गाउँसभा वा गाउँ कार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष वा वडा समितिको सदस्यलाई समेत जनाउँछ ।
 २. जिल्लासभाको सम्बन्धमा खोटाङ जिल्लासभा तथा जिल्ला समन्वय समितिको सदस्य सम्झनु पर्दछ र सो शब्दले खोटाङ जिल्लासभाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख समेतलाई जनाउँदछ ।
 ३. कृषि समितिको सम्बन्धमा केपिलासगढी गाउँपालिकामा कृषि कार्यक्रम संचालन र व्यवस्थापन गर्न केपिलासगढी गाउँपालिकामा गठन भएको कृषि समिति तथा उपसमितिका संयोजक, उपसंयोजक तथा सदस्य समेतलाई जनाउँछ ।
- भ) “समिति” भन्नाले यस कार्यविधिको व्यवस्था अनुसार गठन भएको कृषि विकास समिति तथा उपसमितिलाई जनाउँदछ ।
- म) “संविधान” भन्नाले नेपालको संविधानलाई सम्झनु पर्दछ ।
- य) “संघ” भन्नाले संघीय संरचनाको सबैभन्दा माथिल्लो इकाइको रूपमा रहने संघीय तह सम्झनु पर्दछ ।
- र) “स्थानीय तह” भन्नाले केपिलासगढी गाउँपालिकालाई जनाउँदछ ।

३. कार्यविधिको उद्देश्य

यस कार्यविधिको मूल उद्देश्य गाउँपालिकाले आफ्नो कार्यक्षेत्र भित्र अबलम्बन गर्ने कृषि विकास कार्यक्रमको तर्जुमा, सो को प्रभावकारी संचालन तथा व्यवस्थापनमा सहयोग पुरयाउने र कृषक परिवारलाई कृषि संबन्धि सेवा प्रवाह गर्ने रहेको छ । यसका विशिष्ट उद्देश्यहरू देहाय अनुसार रहेका छन् ।

- क) कृषि सेवा प्रवाहका लागि आवश्यक संस्थागत संरचना बनाउन र सो को प्रभावकारी परिचालनमा सहयोग गर्ने ।

- ख) गाँउपालिकाको वार्षिक तथा आबधिक कृषि बिकास योजना तर्जुमा गर्न सहयोग पुराउने ।
- ग) कार्यक्रम तर्जुमा तथा संचालनमा राजनैतिक तथा प्रशासनीक जवाफदेहिता बृद्धि गर्न सहयोग गर्ने ।
- घ) कृषि बिकास कार्यक्रम संचालनका लागि आवश्यक नीति निर्माण तथा मापदण्ड निर्धारण गर्न सहयोग पु-याउने

परिच्छेद २

४. कृषि बिकास कार्यक्रम संचालन तथा व्यवस्थापन:

गाउँपालिकाको कर्मचारी व्यवस्थापन तथा संगठन संरचना:

- क) केपिलासगढी गाउँपालिकाले आवश्यकता र प्राथमिकता अनुसार कृषि क्षेत्रको समग्र विकासका लागि कार्य संचालन गर्न गराउन गाउँपालिका ले पारित गरेको कार्यविभाजन नियमावली बमोजिम कृषि महाशाखा र शाखा स्थापना गर्नेछ । त्यस्तै वडा वा सेवा केन्द्र स्तरमा समेत कृषि कार्यक्रम संचालन व्यवस्थापन गर्न आवश्यक प्राविधिक सेवा पु-याउन सहजीकरणका लागि कृषि इकाईको स्थापना गर्नेछ । उक्त महाशाखा र शाखाको काम, कर्तव्य र जिम्मेवारी स्थानीय सरकार संचालन ऐन २०७४ को अधिनमा रहि गाउँपालिकाले पारित गरेको कार्यविभाजन नियमावलीमा व्यवस्था भए बमोजिम हुनेछ ।
- ख) उक्त महाशाखा/ शाखा तथा वडा वा सेवा केन्द्रमा कति स्थायी र करारका कर्मचारी रहनेछन भन्ने विषय गाउँपालिकाले ONM सर्भे गरि पारित गरेको संगठन संरचना अनुसार हुनेछ ।
- ग) केपिलासगढी गाउँपालिका ले श्रोत साधनको अधिकतम उपायोग र लागत न्यूनिकरणका लागि अन्य सरकारी, गैह्र सरकारी संघ संस्था तथा निजीक्षेत्रका सेवा प्रदायकहरूसंग साझेदारी गरि कृषि सेवा प्रवाह गर्नेछ ।
- घ) केपिलासगढी गाउँपालिकाले आवश्यकता अनुसार स्थानीय कृषि श्रोत व्यक्तिहरूको बिकास तथा परिचालन गरि कृषि सेवाको बिस्तार गर्नेछ ।
- ङ.) गाउँपालिका क्षेत्रमा संविधान र स्थानीय सरकार संचालन ऐन २०७४ परिच्छेद ३ मा निर्धारण भएका कृषि बिकास काकार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गराउन आवश्यक कार्यक्रम तर्जुमा, स्थानीय कृषि बिकासका नीति नियम, कार्यविधि, मापदण्ड निर्धारण तथा जनप्रतिनिधिहरूको कार्यक्रमप्रति जबाफदेहिता सुनिश्चित गर्न गाउँपालिकाले पारित गरेको कार्यविभाजन तथा कार्यसम्पादन नियमावलीको अधिनमा रही सामाजिक समावेशिताका आधारमा गाउँपालिका तथा वार्ड स्तरीय कृषि बिकास समिति गठन गरिनेछ । समिती को गठन, तथा सो को काम कर्तव्य अनुसूची १ बमोजिम हुनेछ ।

परिच्छेद ३

स्थानीय कृषि विकासका निती नियम, कार्यविधि, मापदण्ड निर्धारण तथा कृषि विकास योजना तर्जुमा,

४. स्थानीय कृषि विकासका निती नियम, कार्यविधि, मापदण्ड निर्धारण:

- स्थानीय सरकार संचालन ऐन २०७४ को परिधि भित्र रहेर गाउँपालिकाले कृषि बिकाशको लागि स्थानीय ऐन, नीति नियम तथा कार्यक्रम संचालनका लागि आवश्यक मापदण्ड बनाइ सो को आधारमा कार्यक्रम संचालन गर्नु पर्ने छ।
- स्थानीय नीति नियम तर्जुमा गर्दा महिला कृषक, बैदेशिक रोजगारी मा रहेका घर परिवार का सदस्यहरू, कृषि उद्यमी, साना तथा व्यवसायिक कृषकहरूका लागि लक्षित गरि सामाजिक समाबेसीताका आधार मा नीति निर्माण गरि लागु गर्ने ।

५. स्थानीय कृषि विकास योजना र बजेट तर्जुमा:

क . योजना तर्जुमा

- गाउँपालिकाले अनुसूची १ बमोजिम गठित कृषि विकास समितिको सहयोगमा भूगोल अनुसार प्राविधिक रुपले उपयुक्त हुने गरी कृषिक्षेत्रको प्राथमिकता निर्धारण गर्ने छ ।
- गाउँपालिकाले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन कृषि विकास योजना तर्जुमा गरी सम्बन्धित कार्यपालिकाबाट स्वीकृत गराई राखेर उक्त योजनामा लिएका नीति रणनीतिलाई आवश्यकता अनुसार सम्बन्धित गाउँपालिकाको आवधिक योजनामा समावेश गरी लागु गर्ने गराउने ।
- गाउँपालिकाबाट बजेट पूर्वानुमान र मार्गदर्शन प्राप्त भएपछि समितिको बैठकबाट वडास्तर र गाउँपालिका स्तरीय बजेट पूर्वानुमानलाई बाँडफाँट गर्न कृषि विषयक सबै सरोकारवालाको बैठक आयोजना गर्ने र शाखागत वा वडागत बाँडफाँट गर्ने र योजना तर्जुमामा सहभागिता जनाउन कार्यक्रम समेत स्वीकृत गर्ने ।
- उक्त स्वीकृत विषयगत क्षेत्र र आवधिक योजनाले लिएका लक्ष्य र उद्देश्य प्राप्तिका लागि बार्षिक योजना तर्जुमाको सिलसिलामा बजेट पूर्वानुमान र मार्गदर्शनमा समावेश गर्न सम्बन्धित गाउँपालिकासंग समन्वय गर्नेछ ।
- गाउँपालिकाले कृषि विकासको योजना तर्जुमा गर्दा साना तथा मजौला सिंचाईको योजनालाई समेत समावेश गरि बनाउनुपर्ने छ। स्थानीय तहमा सिंचाई का योजना बनाउदा तथा सो को कार्य संचालन गर्दा जल उपभोक्ता समितिको सक्रिय सहभागिता सुनिश्चित गर्नु पर्ने छ ।
- योजनाको प्राथमिकता निर्धारण, तर्जुमा तथा कार्यान्वयन अनुसूची २ बमोजिम हुनेछ ।

परिच्छेद: ४

७ . अनुगमन, मुल्यांकन, समीक्षा र प्रतिवेदन:

क. अनुगमन:

- योजना वा कार्यक्रमको एकल वा संयुक्त अनुगमनको व्यवस्थाका लागि अनुगमन कार्यको कार्यतालिका गाउँपालिकाको अनुगमन समितिबाट स्वीकृत गराई राख्ने र बजेट समेत छुट्टयाउने
- कृषि समितिले आवश्यकता अनुसारको टोली गठन गरी नियमित अनुगमनको व्यवस्था मिलाउनेछ
- अनुगमनका क्रममा नीति, योजना, कार्यक्रम तथा आयोजनाहरूमा निम्न कुराको विश्लेषण गर्ने
 - श्रोत साधनको प्राप्ति र प्रयोग स्वीकृत बजेट र समयतालिका अनुसार भए नभएको
 - अपेक्षित प्रतिफल समयमै र लागत प्रभावकारी रूपमा हासिल भए नभएको
 - कार्यान्वयन क्षमता के कस्तो छ
 - के कस्ता समस्या र बाधा व्यवधान देखिएका छन् र तिनको समाधानका निम्ति के कस्ता उपाय अवलम्बन गर्नुपर्छ र
- सूचना प्रविधिको उपयोगबाट अनुगमन सूचना प्रणाली बर्तमानमा स्थापित गर्दा उपयुक्त हुने हुनाले अनुगमनका लागि उपयुक्त प्रणाली विकास गर्ने
- गाउँपालिका र नगरपालिकामा अनुगमन र सुपरिवेक्षणका लागि उपाध्यक्षको संयोजकत्वमा गठित संस्थागत संयन्त्रको व्यवस्था भएकोले उक्त संयन्त्रसंग समितिले समन्वय गरी अनुगमनको व्यवस्था गर्ने
- स्थानीय कृषि विकास समितिले पनि आफु अन्तर्गत संचालित कार्यक्रमहरूको समयमै अनुगमन गर्न कृषि विकास समितिको संयोजक वा अन्य सदस्यको संयोजकत्वमा सम्बद्ध शाखाका प्रमुख वा निजको प्रतिनिधि, गैरसरकारी संस्थाको प्रतिनिधि, कृषक समूहको प्रतिनिधि, सहकारी संस्थाको प्रतिनिधि रहेको अनुगमन उपसमिति गठन गर्ने र त्यसको सचिव कृषि शाखा वा महाशाखाका प्रमुखले तोकेको अधिकृत कर्मचारी हुने व्यवस्था मिलाउने
- उक्त उपसमितिले आफ्नो कार्यविधि आफै बनाउनेछ र संयुक्त वा एकल अनुगमनको व्यवस्था समेत गर्नेछ यस उपसमितिले उपलब्धि (OUTPUT) र परिणाम (OUTCOME)को मापन सूचक तयार गरी स्वीकृत गराई राख्नेछ । त्यस्तै कृषि सम्बद्ध अन्य सरोकारवाला गैर सरकारी संस्था, निजी र सहकारी क्षेत्र एवं विकास साझेदारका बीचमा पनि अनुगमन प्रणालीका सूचक निर्धारण गरी कृषि समितिको अनुगमन प्रणालीमा समाहित गर्न सकिने सूचक निर्धारण गरी लागु गरिनेछ । अनावश्यक सूचनाहरू माग नगर्ने र आवश्यक सूचना नछुटाउने नीति समेत अवलम्बन गर्ने
- यसरी सूचक तयार गर्दा स्थानीय गाउँपालिकालाई कृषिक्षेत्रको केही आधारभूत सूचना उपलब्ध गराउनुका साथै आवधिक योजनामा निर्दिष्ट गरेका विषय क्षेत्रगत सूचकहरूसंग मिलान गर्न समन्वय गरी तदनुसारको प्रतिवेदन पठाउने व्यवस्था गर्ने

- जिल्ला समन्वय समिति र प्रादेशिक सरकारमा पठाइने सूचना बारेमा पनि पूर्वजानकारी ततःतत निकायबाट माग गर्ने
- अनुगमन प्रणालीलाई नियमित र व्यवस्थित बनाउन सबै कार्यक्रम र भौगोलिक क्षेत्रमा पुग्न संभव नभए नमूनाको रूपमा केही वडामा र समष्टि व्यवस्थापनको अनुगमन मापनका सूचक तयार गरी तदनुसार अनुगमन गर्ने व्यवस्था समेत मिलाउने
- स्थानीय प्राथमिकता प्राप्त, बहुबर्षिय वा पूजिगत लगानी अत्यधिक भएका योजना, कार्यक्रमहरूका लागि छुट्टै सूचक तयार गरी नियमित अनुगमन गर्ने प्रणाली स्थापित गरिनेछ र देखापरेका समस्या समयमै समाधान गरी योजना कार्यक्रम सुचारु गराउने व्यवस्था मिलाउने
- अनुगमन कार्यका लागि लाग्ने अनुमानित बजेट समेत यस उपसमितिले तय गरी समितिमा पेश गर्नेछ
- समितिले बिषयगत शाखा वा महाशाखालाई पनि सुपरिवेक्षण तथा अनुगमनका लागि बजेटको ब्यवस्था गरी अनुगमन गर्न गराउन आवश्यक निर्देशन दिने
- यसरी अनुगमन गराई बिषयगत कृषि समिति र गाउँपालिका र नगरपालिका स्थानीय तहको समितिमा नियमित प्रतिवेदन लिने व्यवस्था गर्ने
- अनुगमन, मूल्याङ्कनमा जिल्ला समन्वय समितिको समेत भूमिका रहने हुँदा विकास गरिएका अनुगमन सूचक, कार्यतालिका आदि बारे सम्बन्धित कार्यपालिका मार्फत जिल्ला समन्वय समितिमा समेत पठाउने ।

ख. मध्यावधि मूल्याङ्कन

- स्थानीय गाउँपालिका आवधिक योजना तयार गरी संचालनमा ल्याएको छ भने उक्त योजनाको समष्टि उपलब्धि र परिणामको मापन हुने गरी बाह्य निकाय वा विशेषज्ञबाट मध्यावधि मुल्यांकन गर्ने प्रणाली अबलम्बन गर्ने
- बहुबर्षिय योजना वा प्राथमिकता प्राप्त योजनाहरूको पनि म ध्यावधि मुल्यांकन गरिने प्रणाली अबलम्बन गर्ने ।

ग. अन्तिम मूल्याङ्कन

- योजनाका बृहतर लक्ष र उद्देश्य हाँसिल भए नभएको, कहाँ, के कस्ता सबल र कमजोर पक्ष रहन गए बिश्लेषण गरी व्यवस्थापनलाई उपयुक्त नीति, रणनीति तय गर्न मदत पुरयाउन ब्यवस्थाका लागि अन्तिम मूल्याङ्कनको ब्यवस्था गर्ने
- स्थानीय गाउँपालिका र नगरपालिकाले तयार गरेको आवधिक योजनाको समष्टि अन्तिम प्रभाव मूल्याङ्कन गर्ने प्रावधान राख्ने
- मूल्यांकन प्रणालीमा कृषिक्षेत्रको समेत प्रभाव मुल्यांकन गर्न गराउन ब्यवस्था मिलाउने
- अन्तिम मूल्याङ्कनका लागि तेस्रो पक्षका विज्ञबाट गर्नु गराउने ब्यवस्था गर्ने ।

घ. समीक्षा:

- स्थानीय गाउँपालिकामा प्रत्येक चौमासिक र बार्षिक रूपमा संचालित सबै योजना, कार्यक्रम, आयोजना वा कृष्याकलापहरूको प्रगति समीक्षा सम्बन्धित कार्यपालिकाले गर्ने हुनाले कृषि विकास समितिले पनि समिति अन्तर्गतका सबै कार्यक्रमको समितिमा समीक्षा गरी समीक्षाको निचोड सम्बन्धित कार्यपालिकाको समीक्षा बैठकमा पेश गर्ने ।
- यस्तो समीक्षा बैठकको आयोजना गाउँपालिकाको बैठक बस्नु अगाडी निश्चित गर्ने
- यस समीक्षा बैठकमा सरोकारवाला सबै सरकारी, गैरसरकारी, निजी, सहकारी, विकास साझेदारहरूको सहभागिता सुनिश्चित गर्ने ।
- समीक्षामा आँकडा प्रस्तुति गर्नु भन्दा पनि देखा परेका मुद्दा, समस्याहरू बारे छलफल गर्ने र समस्या समाधानका सहज उपायको खोजि गर्ने र कुन तहबाट उक्त समस्या समाधान हुने हो सो को समेत जिम्मेवारी तोक्ने कार्य गर्ने ।
- कृषि बिषयक पूजिगत खर्चमा कमी हुनुमा देखापरेका समस्याको समेत समयमै निदान गरिने गरी समाधान खोज्ने
- स्थानीय, प्रादेशिक वा राष्ट्रिय प्राथमिकता प्राप्त योजनाको २/२ महिनामा समीक्षा गरिने प्रणाली अबलम्बन गर्ने ।
- विकास साझेदारहरूको सहयोगमा संचालित योजनाको समीक्षा समेत गर्ने र
- समीक्षा बैठकमा प्राप्त गुनासाहरूलाई समेत सम्बोधन गर्ने ।

ड. प्रतिवेदन

- गाउँपालिका र नगरपालिकाले पारित गरेको आर्थिक कार्यविधी अनुसारको ढाँचामा आर्थिक प्रतिवेदनहरू मासिकरूपमा अख्तियार प्राप्त महाशाखा वा शाखा प्रमुखले तोकिएको कार्यालय वा निकायमा पठाउने ।
- भौतिक प्रगति प्रतिवेदन साधारणतया चौमासिक भुक्तान भएको ७ दिनभित्र अख्तियार प्राप्त महाशाखा वा शाखा प्रमुखले सम्बन्धित गाउँपालिकामा पठाउने व्यवस्था मिलाउने ।
- यसका लागि कृषिसंग सम्बद्ध सबै सरोकारवालाबाट समयमै प्रतिवेदन संकलन गरी निश्चित फरम्याटमा राखि एकिकृत गरी सम्बन्धित गाउँपालिकाको कार्यालयमा पठाउनु पर्ने भएकोले कृषिसंग सम्बद्ध निकायहरूले पनि आ-आफ्नो निकायको भौतिक प्रतिवेदन समितिका सचिव वा शाखा, महाशाखा प्रमुख समक्ष पठाउने र
- चौमासिक प्रतिवेदनमा भौतिक प्रगतिका साथै आयव्ययको समग्र स्थिति प्रस्तुत गरिने व्यवस्था गर्ने ।

कार्यक्रम कार्यान्वयन प्रतिवेदन:

- अख्तियारि प्राप्त प्रतेक निकायले मासिक रूपमा वित्तीय र प्राथमिकता प्राप्त कार्यक्रमको दुइ, दुइ महिनामा र अन्य सबै कार्यक्रमको चौमासिक रूपमा भौतिक प्रगति प्रतिवेदन तोकिएको ढाँचामा सम्बन्धित कार्यपालिकामा पठाउने ।
- यसरी पठाएको प्रतिवेदन सम्बन्धित विषयगत समितिको सचिवलाई समेत उपलब्ध गराउने
- प्राथमिकता प्राप्त योजनाको २/२ महिनामा प्रमुख वा अध्यक्षले कार्यपालिकामा समीक्षा गरी बाधा अडकाउ भए फुकाउने र समयमा प्रगति हाँसिल गर्ने रणनीति समेत तय गर्ने ।
- चौमासिक समीक्षा: विषयगत समिति र विषय क्षेत्रगत समिति (कृषि)मा समेत प्रगति प्रतिवेदनमा कार्यपालिकामा समीक्षा हुनु भन्दा अगाडि नै समीक्षा गरि विषय क्षेत्रगत समितिका संयोजकले एकमुष्ट प्रगतिको समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्ने र देखापरेका प्रमुख मुद्दा वा समस्या प्रस्तुत गरी समधानको उपाय समेतको रणनीतिक बैठकबाट तय गर्ने ।
- चौमासिक प्रगति प्रतिवेदन जिल्ला समन्वय समिति, प्रदेश वा संघीय सरकारको सम्बन्धित मंत्रालयमा एकिकृत गरी महिना भुक्तान भएको १५ दिनभित्र प्रस्तुत गर्ने ।
- वार्षिक प्रतिवेदन पठाउने सम्बन्धित कार्यपालिकाले वार्षिक प्रतिवेदन तोकिएको ढाँचामा आर्थिक वर्ष भुक्तान भएको एक महिना भित्र सम्बन्धित जिल्ला समन्वय समिति, प्रदेश तथा संघीय मंत्रालयमा पठाउनु पर्ने र
- प्रगति स्थितिको आधारमा कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्ने प्रणाली स्थापित गर्ने यसका लागि प्रतेक कर्मचारीको कार्य जिम्मेवारी विवरण प्राप्त गरी तदनुसार कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्ने ।

परिच्छेद ५:

८ . रकम प्रवाह प्रकृया र कोष व्यवस्थापन (बजेट निकासा, आम्दानीका प्रमुख श्रोत, कोष व्यवस्थापन र संचालन)

१. खर्च गर्ने अख्तियारी र कार्यविधी:

क. संघ र प्रदेश सरकारबाट स्थानीय गाउँ कार्यपालिका र नगर कार्यपालिकामा सशर्त, विशेष वा सम्पूरक अनुदानको रूपमा कृषिक्षेत्रको बजेट प्राप्त वा निकासा हुनेछ र सम्बन्धित गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले पनि आफ्नो आय वा समानिकरण अनुदानबाट रकम थप गरी पठाउन सक्नेछ ।

ख. बैदेशिक श्रोतको अनुदान, ऋण वा प्राविधिक सहायता अन्तर्गतको रकम समेत सशर्त रूपमा स्थानीय पालिकाले निकासा पठाउनेछ ।

- ग.यसरि कृषि क्षेत्रका लागि प्राप्त भएको रकम सम्बन्धित सभाबाट बजेट स्वीकृत भएको सात दिन भित्र गाउँपालिकाको अध्यक्ष वा प्रमुखले सम्बन्धित प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अख्तियारी प्रदान गर्नेछ ।
- घ. प्रमुख प्रशासकीय अधिकृतले अख्तियारी प्राप्त भएको १५ दिन भित्र सम्बन्धित महाशाखा वा शाखा प्रमुख र वडासचिवलाई कार्यक्रम र बजेट सहित प्रचलित कानून बमोजिम खर्च गर्ने गरी अख्तियारी दिइने व्यवस्था रहेकोले कृषि महाशाखा वा शाखाले पनि गाउँकार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृतले मागेको विवरण उपलब्ध गराई समयमै बजेट निकास गराउने ।
- ङ. कृषि शाखा, महाशाखाले आफुलाई प्राप्त अख्तियारी र कार्यान्वयन मार्गदर्शन सम्बन्धित कृषि समितिमा पेश गर्ने र कार्यजिम्मेवारी तालिका बमोजिम जिम्मेवार पदाधिकारीलाई कार्यक्रमको बाँडफाँट गरी खर्च गर्न गराउने निर्देशन दिनेछ ।
- च. प्राप्त वस्तुगत सहायता वितरण भन्दा अगाडि गुणस्तर यकीन गरी निश्चित भएपछि मात्र वितरणको व्यवस्था कृषि कार्यक्रममा वस्तुगत सहायता तथा अनुदान समेत वितरण गर्नुपर्ने हुनाले कहाँ, कसले, कहिले र कसरी वितरण गरिने हो सोको बाँडफाँट समितिबाट गरी जिम्मेवारी किटान गरिनेछ ।
- छ. अनुदान र सहूलियत वितरण सम्बन्धि छुट्टै कार्यविधि सम्बन्धित कार्यपालिकाबाट पारित गराई राख्नुपर्नेछ ।
- ज. प्राप्त वस्तुगत सहायता वितरण भन्दा अगाडि गुणस्तर यकीन गरी निश्चित भएपछि मात्र वितरणको व्यवस्था मिलाइनेछ ।
- झ. वस्तुगत सहायता अन्तर्गतको पैकेटहरू स्थानीय तह मै खरिद गर्नु पर्ने हो भने सार्वजनिक खरिद नियमावली बमोजिम खरिद योजनामा समावेश गरी समयमै खरिदको व्यवस्था मिलाइनेछ ।
- ञ. स्थानीय किसानबाट खरिद गर्नुपर्ने हो भने गुणस्तरको यकिन गरी मात्र खरिद गरिनेछ ।
- ट. विषयगत शाखा, महाशाखाले अख्तियारी प्राप्त भएको रकमको अख्तियारी प्राप्त अधिकृतले वार्षिक बजेट र चौमासिक विभाजनको परिधि भित्र रही खर्च गर्ने, लेखा राख्ने वा राख्न लगाउँने, लेखा परीक्षण गर्ने गराउने, बेरुजु फछ्यौँट गर्नेछ । यि सबै कार्यको जिम्मेवारी र उत्तरदायित्व सम्बन्धित अख्तियार प्राप्त अधिकारीको हुनेछ ।
- ठ. खर्च खाता सम्बन्धित शाखा वा महाशाखामा रहने हो वा एकिकृत कोष संचालन (SINGLE TREASURY ACCOUNT) प्रणाली अन्तर्गत संचालन हुने हो महालेखा नियन्त्रक कार्यालयको निर्देशन बमोजिम हुनेछ ।
- ड. अख्तियार प्राप्त अधिकृतले खर्चको फाँटवारी र प्रतिवेदन सम्बन्धित गाउँपालिकामा मासिक रूपमा तोकिएको निर्दिष्ट ढाँचामा पठाउनुपर्नेछ ।
- ढ. चौमासिक रूपमा स्थानीय कार्यविधि ऐन बमोजिम बजेट निकास माग गर्नु पर्नेछ

- ग. सम्बन्धित कार्यपालिकाले बार्षिक बजेटको २५% रकम पुँजीगत खर्चमा रकमान्तर गर्न सक्नेछ र पुँजीगत खर्चबाट चालू खर्चमा रकमान्तर गर्न पाइने छैन ।
- त. अन्य कार्य गाउँपालिकाले पारित गरेको कार्यविधी र तोके बमोजिम गर्नु पर्नेछ ।
- थ. कृषि कार्यक्रममा वैदेशिक सहायता अन्तर्गतको रकम भए सम्झौता बमोजिमको शर्तका अधिनमा रही खर्च गर्नुपर्नेछ र आर्थिक प्रतिवेदन तोकिएको ढाँचामा सम्बन्धित विकास साझेदारलाई समेत उपलब्ध गराउनु पर्नेछ ।
- द. यदि वैदेशिक सहयोगको प्राविधिक सहायता अन्तर्गत रकम संघीय सरकारको स्वीकृतिमा स्थानीय तह संग सम्झौता गरी कार्य संचालन गरिएको छ र रकम स्थानीय कोषबाट प्राप्त भएको छ भने द्वीपक्षीय सम्झौता बमोजिमका शर्त पालना गर्नुपर्ने छ र निजले मागेको फर्म्याटमा हिसाब बुझाउनु पर्नेछ ।
- ध. यि सबै कार्यको लेखापरीक्षणको जिम्मेवारी सम्बन्धित अख्तियारी प्राप्त शाखा, महाशाखा प्रमुखको हुनेछ र बार्षिक रुपमा लेखापरीक्षण प्रतिवेदन सम्बन्धित विकास साझेदारलाई समेत उपलब्ध गराउनुपर्नेछ ।
- न. लेखा सम्बन्धि सम्पूर्ण प्रतिवेदन बार्षिक रुपमा सम्बन्धित सभाको लेखा समितिमा प्रस्तुत गर्न सम्बन्धित कार्यपालिकामा प्रस्तुत गर्नुपर्ने छ र
- य. बजेट कार्यान्वयन गर्दा वितीय जोखिम न्यूनिकरणका कारण र निराकरणका उपाय समेत अबलम्बन गरी न्यूनिकरण गर्ने पहल गर्ने ।

परिच्छेद ६

९. पारदर्शिता, जबाफदेहिता तथा उत्तरदायित्व, प्रचार, प्रसार, सूचनाको हक र सुशासनका औजारहरुको प्रयोग, गुनासो व्यवस्थापन

- गाउँपालिकामा गरिने कृयाकलाप, प्रदान गरिने सेवा सुविधालाई पारदर्शि, उत्तरदायी, जबाफदेहि र प्रभावकारीरुपमा नागरिक प्रति सम्बेदनशिल भइ संचालन गर्ने ।
- यसरी संचालन गर्दा नागरिकको व्यापक सहभागितामा संचालन गर्ने गराउने ।
- गाउँपालिकामा कार्यक्रम संचालन गर्दा सुशासनका मूलभूत मान्यता जस्तै कानून कोशासन, आर्थिक अनुशासन, मानव अधिकारको पूर्ण प्रत्याभुति, विकेन्द्रीकरण तथा भ्रष्टाचारमुक्त प्रशासनजस्ता असलशासनका आधारभूत मान्यतालाई आत्मसात गर्दै कार्य गर्ने संस्कृति अबलम्बन गर्ने ।
- गाउँपालिकामा सुशासन कायम गर्न गराउन समितिले विशेष पहल गर्नेछ र स्थानीय सरकारबाट कृषि कार्यक्रममा सुशासनको प्रत्याभुति दिलाउन असलशासनका निम्न मूल्यमान्यताको अबलम्बन गर्ने ।

- स्थानीय कृषि कार्यक्रममा सम्बद्ध सबै कर्मचारी र संघ, संस्था स्थानीय गाउँपालिका प्रति उत्तरदायी भइ कार्य गर्नेछन् र तोकिएको जिम्मेवारी तोकिएको समयमा सम्पादन गरी जबाफदेही प्रशासन संचालन गर्ने ।
- गाउँपालिकामा र कृषि समितिबीच कार्य जिम्मेवारीको स्पष्ट बाँडफाँट कार्यविभाजन नियमावलीमा व्यवस्था गरी गरिनुका साथै कृषि सम्बन्धि कार्यका लागि जिम्मेवार संस्थाको रूपमा यस समितिको विकास गरिनेछ र समितिले पनि सम्बद्ध कार्यालयलाई कार्य जिम्मेवारी किटान गरी जिम्मेवार बनाउने ।
- महाशाखा, शाखा, उपशाखा र इकाई कार्यालयले आफ्ना मातहतका कर्मचारीको कार्य विवरण तयार गरी तदनुसार जिम्मेवारी किटान गर्ने ।
- कृषि सम्बद्ध सबै शाखा, महाशाखा प्रमुख बीचमा कार्यसम्पादन करार गरिनेछ र उक्त करारको संस्थागत रूपमा नियमित समीक्षा गर्ने गराउने व्यवस्था मिलाउने ।
- कृषि सम्बद्ध सबै महाशाखा, शाखा वा कार्यालयले आफ्नो शाखा वा महाशाखाबाट उपलब्ध गराइने सेवा, सुविधालाई निर्दिष्ट ढाँचामा नागरिक बडापत्रमा प्रकाशित गरिराख्ने व्यवस्था गर्ने ।
- विकास निर्माणका कार्यमा नागरिकको सहभागिता बृद्धि गराउन सहभागितातत्त्वक समावेशी योजना प्रकृया अनिवार्य अवलम्बन गरिनेछ र कार्यसंचालन गर्दा नागरिकको संलग्नता र स्वामित्व प्राप्त हुने गरी गरिनेछ । यसरी कार्य गर्दा विशेष गरेर अल्पसंख्यक, सिमान्तकृत वा साना किसान र महिला प्रति विशेष सम्बेदनशील रहने गरी कार्यव्यवस्था मिलाउने ।
- निश्चित रकम भन्दा माथिको विकास निर्माण कार्यमा सबै विवरण देखिने गरी योजना स्थल र सार्वजनिक स्थानमा सूचना पाटीको (होर्डिंग बोर्डको) व्यवस्था गर्ने ।
- नागरिकको गुनासो सुन्ने र संबोधन गर्ने संस्थागत संयन्त्र स्थापित गरी कृयाशिल गराइनेछ, र हैलो सरकार र हटलाईन जस्ता व्यवस्था सम्बन्धित कार्यपालिकाले गर्न पहल गर्ने ।
- सुशासनका औजार जस्तै सार्वजनिक र सामाजिक परीक्षण, नागरिक सुनवाई, नागरिक पृष्ठपोषण प्रतिवेदन सम्बन्धित कार्यविधिमा तोकिएको समयमा गर्ने गराउने व्यवस्था मिलाउने ।
- नागरिक वा सर्वसाधारणका लागि आफ्नो आय /व्ययको विवरण सार्वजनिक गर्ने गराउने र कार्यालयको वेवसाइटमा समेत नियमित रूपमा राख्ने व्यवस्था मिलाउने ।
- आन्तरिक र अन्तिम लेखापरीक्षण गराउने र बेरजुलाई समयमा नियमित, असूल उपर गरी फछ्यौट गर्ने गराउने व्यवस्था गर्ने ।
- सार्वजनिक खरीद ऐन नियमावली बमोजिम खरीद कार्य गर्ने गराउने ।
- आचारसंहिता अनिवार्य रूपमा परिपालना गर्ने गराउने ।
- सूचनाको हकसम्बन्धि ऐनको पालना गरिने र बर्गिकृत बाहेकका सबै सूचना नागरिकको पहुँचमा पुर्याउने ।

- बार्षिक कार्यक्रम र बजेट र चौमासिक तथा बार्षिक प्रगति प्रतिवेदन आमसंचार मार्फत सार्वजनिक गर्ने गराउने र कार्यालयको सूचनापाटी र वेबसाइटमा राख्ने ।
- निर्णय गर्दा कानून सम्मत प्रकृया पुर्याई मात्र अख्तियारवालाले निर्णय लिनेछ र निर्णयको वैधताका साथै सार्वजनिक नागरिकको ग्राह्यता समेत प्राप्त गरिने गरी कार्य गर्ने ।
- विकास निर्माणका कार्यक्रम र योजना तथा सेवा प्रवाहलाई क्रमशः स्वीकृत कार्यतालिका र नागरिक बडापत्रमा तोकिएको समयमा सम्पन्न गर्ने गराउने ।
- भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाइनेछ र कुनै पनि भ्रष्टाचार हुन नदिने वातावरण श्रृजना गर्ने गराउने
- सबै पदाधिकारीले सम्पति विवरण समयमा नै तोकिएको कार्यालयमा पेश गर्ने पद्धति अबलम्बन गर्ने
- अनुदान वा विउविजन वा सरकारी श्रोत वितरणको कार्यविधि स्वीकृत गराई मात्र वितरणको व्यवस्था गुनासो नआउने गरी गर्ने गराइनेछ र सम्भव भएसम्म विपन्न बर्ग र सीमान्त किसानलाई उपलब्ध हुने गरी कार्यविधिमा व्यवस्था गर्ने र
- वित्तीय जोखिम न्यूनिकरणका सबै उपाय अबलम्बन गर्ने

परिच्छेद ७:

बिबिध

१०. संसोधन, खारेजी र वचाउ:

क. स्थानीय तहमा संचालित कृषि कार्यक्रम यसै व्यवस्था बमोजिम संचालन भएको मानिने छ ।

ख. विगतमा जारी गरिएको स्थानीय कृषि विकास कार्यक्रम संचालन निर्देशिका खारेज गरिएकोछ र त्यस बमोजिम भएगरेका काम, कारवाहि यस कार्यविधि बमोजिम भए गरेको मानिनेछ ।

ग. कार्यविधि संसोधन: एस कार्यविधिलाई गाउँपालिकाले आबसक्यता अनुसार संसोधन तथा खारेजी गर्न सक्ने छ

घ. यस कार्यविधिमा उल्लेख नभएका अन्य कुराहरु स्थानीय सरकार संचालन ऐन २०७४ र प्रचलित कानून बमोजिम हुनेछ ।

अनुसूची १

गाउँपालिका कृषि विकास समिति तथा वार्ड कृषि विकास समिति गठन र सोको काम कर्तव्य गाउँपालिकाक्षेत्रमा संविधान र ऐनद्वारा निर्धारण गरेका कृषि विकासका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गराउन आवश्यक कार्यक्रम तर्जुमा, स्थानीय कृषि विकासका निती नियम, कार्यविधि, मापदण्ड निर्धारण तथा जनप्रतिनिधिहरूको कार्यक्रम प्रति जबाफदेहिता सुनिश्चित गर्न गाउँपालिकाले पारित गरेको कार्यविभाजन तथा कार्यसम्पादन नियमावलीको अधिनमा रही अनुसूची १ अनुसार आर्थिक विकास समितिका संयोजकको नेतृत्वमा निम्नानुसारका सदस्य रहेने गरि पालिका कृषि विकास समिति तथा वार्ड कृषि विकास समिति गठन गर्नेछ ।

कृषि विकास समितिको गठन :

क) गाउँपालिकास्तरीय:

१. गाउँपालिकाको गाउँपालिका अध्यक्ष	-संयोजक
२. गाउँपालिकाले तोकेको महिला सदस्य	-सदस्य
३. गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत	-सदस्य
४. गाउँपालिकाका वित्तीय एवं कृषि सहकारी संस्थाका महिला प्रतिनिधि	-सदस्य
५. उद्योग वाणिज्य संघ अध्यक्ष वा प्रतिनिधि	-सदस्य
६. अगुवा महिला कृषक	-सदस्य
७. योजना शाखा प्रमुख	-सदस्य
८. पशु सेवा शाखा प्रमुख	-सदस्य
९. गाउँपालिकाका कृषि शाखाका प्रमुख	-सदस्य(सचिव)

नोट: गाउँपालिकाका गुणस्तर नियन्त्रण शाखा, बजार व्यवस्थापन शाखाका प्रमुख वा प्रतिनिधि तथा कृषि संग सम्बन्धित विशेषज्ञ वा अनुभवी कृषक, कृषि क्षेत्रमा उत्कृष्ट योगदान पुरयाउने व्यक्तिलाई आवश्यकतानुसार आमन्त्रण गर्न सकिनेछ ।

ख) वडास्तरीय :

गाउँपालिकाको वडा तहमा कृषि र पशुपंछी सेवा विकासमा सहयोग तथा समन्वयका लागि देहाय बमोजिमको समिति गठन हुनेछ

१. वडा अध्यक्ष वा निजले तोकेको कुनै अन्य सदस्य -संयोजक
२. वडाको महिला सदस्य -सदस्य
३. वडाका सचिव - सदस्य
४. वडा स्थित कृषि वा पशु सेवा केन्द्रका प्रमुख - सदस्य

नोट: वडाभित्रका उत्कृष्ट कृषक, विशेषज्ञ वा कृषि सम्बन्धि ज्ञान र सीप भएका व्यक्तिलाई आवश्यकतानुसार आमन्त्रण गर्न सकिनेछ ।

- क) उपरोक्त समितिहरूमा एकमहिना भित्र सबै पद पूर्ति भइ कार्य सुचारु गर्नु पर्नेछ ।
- ख) समितिहरूले आफ्नो आन्तरिक कार्यविधि आफै बनाइ कार्य सुचारु गर्नेछन र आवश्यकतानुसार बैठक बस्नेछ तर कम्तिमा पनि वर्षको तीनपटक समितिको बैठक अनिवार्य रूपमा बस्नुपर्नेछ ।
- ग) उपरोक्त समितिहरूमा राजिनामा पेश गरी वा अन्य कुनै किसिमले रिक्त हुन आएमा जसरि शुरुमा नियुक्ति भएको हो सोही प्रकृया पुरयाइ पदपूर्ति गर्ने व्यवस्था गरिनेछ ।

५. कृषि विकास समितिको काम, कर्तव्य, अधिकार, जिम्मेवारी र उत्तरदायित्व:

स्थानीय सरकार संचालन ऐन२०७४ मा उल्लेखित प्राबधानहरूको परिधिभित्र रहि पालिका कृषि विकास समितिको काम, कर्तव्य र अधिकार निम्नानुसार हुनेछ ।

क. कृषि विकास योजना तर्जुमा:

- गाउँपालिकाको कृषि विकासको प्राथमिकताहरू निर्धारण गर्ने,
- गाउँपालिकाको वार्षिक, आबधिक तथा रणनीतिक कृषि योजना तर्जुमा गरि गाउँसभाबाट अनुमोदन गराउने । योजना तर्जुमा गर्दा संबन्धित सबै सरोकारवालाहरूको सहभागिता सुनिश्चित गर्ने ।
- महिला तथा बिपन्न बर्ग, ब्याबसायीक कृषक लक्षित गरि कृषि विकास कार्यक्रम तर्जुमा तथा सोको कार्यान्वयनमा सहयोग गर्ने ।

ख. नीति निर्माण:

- कृषि तथा पशु विकास संबन्धि स्थानीय नीति, कानून, कार्यविधि, मापदण्ड तर्जुमा गरि आवश्यकतानुसार गाउँपालिका तथा गाउँसभाबाट पास गराई स्थानीय राजपत्रमा प्रकासित गर्ने र सोको कार्यान्वयन गर्ने गराउने ।

ग. समन्वय तथा सहकार्य:

- गाउँ विभिन्न समिति तथा उपसमितिहरू लगायत गाउँकार्यपालिका तथा व्यवस्थापिका संग समन्वय गर्ने ।
 - कृषि योजना तर्जुमा तथा सोको प्रभावकारी कार्यन्वयनका लागि कृषिमा संलग्न कृषक संघ, संगठन, कृषि सहकारि, विभिन्न सरकारि, गैह्रसरकारि संघ संस्था तथा निजीक्षेत्रहरूसंग समन्वय र सहकार्य गर्ने ।
 - कृषि बिकाससंग संबन्धित कार्यका लागि अन्तर पालिका समन्वय, कृषि ज्ञान केन्द्र, भेटेरिनरि हस्पिटल तथा पशु विज्ञ केन्द्र, प्रदेश तथा संघीय सरकारका कार्यक्रम, आयोजनाहरू संग सहकार्य र समन्वय गर्ने ।
- घ. बजेट तथा जनशक्ति व्यवस्थापन:
- कृषि बिकासका लागि आवश्यक बजेटको लेखाजोखा, व्यवस्थापन तथा सोको प्रभावकारी परिचालन गर्ने गराउने ।
 - गाउँमा कृषि बिकास कार्यक्रम संचालनका लागि आवश्यक जनशक्तिको प्रक्षेपण तथा व्यवस्थापन गर्न गाउँ कार्यपालिकालाई सहयोग गर्ने ।
- ङ. गाउँको कृषि बिकासका सम्भाव्यता अध्ययन, अनुसन्धान गर्ने गराउने ।
- च. अनुगमन तथा मुल्याङकन:
- गाउँद्वारा संचालित विभिन्न कृषि बिकास कार्यक्रमहरूको नियमितरूपमा अनुगमन, उपलब्धिहरूको समिक्षा गरि कृषि बिकास शाखालाई राय सुझाव तथा निर्देशन दिने ।
- छ. पालिकामा संचालन हुने साना सिचाई आयोजनाहरूको सम्भाव्यता अध्यायन, सर्भे डिजाइन, निर्माण तथा संचालन कार्यका लागि गाउँलाई आवश्यक सहयोग गर्ने ।
- ज. संघीय तथा प्रादेशिक सरकारबाट पालिका स्तरमा संचालन हुने सिचाईका योजनाहरू प्रभावकारी रूपमा संचालन गर्न आवश्यक सहयोग गर्ने ।
- झ. क्षमता अभिवृद्धि:
- ञ. कृषि कार्यक्रमलाई प्रभावकारी संचालन तथा व्यवस्थापनका लागि समितीका पदाधिकारि, कर्मचारिहरू, कार्यपालिका तथा व्यवस्थापिकाका सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने ।
 - ट. कृषि उत्पादन सामग्रीहरूको सर्वशुलभ रूपमा उपलब्ध गराउन आवश्यक नीतिगत व्यवस्था गर्ने ।
 - ठ. कृषि उत्पादन, उत्पादकत्व बृद्धि तथा उत्पादित बस्तुहरूको प्रशोधन र बजारिकरण गर्न आवश्यक नीतिगत व्यवस्था गर्ने ।

अनुसूची २

योजना को प्राथमिकता निर्धारण तथा निर्माणका चरणहरू :

योजना तर्जुमा गर्दा प्राथमिकता दिनु पर्ने विषय:

विषय क्षेत्रगत वा आवधिक योजना तर्जुमा गर्दा कृषिक्षेत्रको सम्बन्धित स्थान विशेषको संभाव्यता हेरी देहायका आधारमा प्राथमिकीकरण र कृषि व्यवसायीकरणका माध्यमबाट प्राथमिकताका विषयमा ध्यान पुरयाउने

- आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने
- उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने
- स्थानीय जनताको जीवनस्तर, आम्दानी र रोजगार बढ्ने
- स्थानीय बासिन्दाहरूका प्राथमिकतालाई संबोधन गरी जनसहभागिता जुट्ने
- महिला बालबालिका तथा पिछडिएका वर्ग क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने
- लैङ्गिक समानता र सामाजिक समावेशीकरण अभिवृद्धि हुने
- वातावरणीय संरक्षण तथा सम्बर्द्धन, जलवायू परिवर्तन अनुकूलनमा सघाउ पुऱ्याउनुका साथै दिगो विकासको लक्षप्राप्तिलाई प्राथमिकता दिई तर्जुमा गर्न सघाउ पुरयाउने र
- बार्षिक योजना तयार गर्दा विषयक्षेत्रगत, आवधिक योजना काल, उद्देश्य, नीति, रणनीति र कार्यक्रम प्राथमिकता समेतलाई ध्यानमा राखी बार्षिक योजना, कार्यक्रम बजेट तर्जुमा गर्दा ध्यान दिने ।

योजना तर्जुमाका चरण र प्रकृया:

- गाउँपालिका स्तरीय बार्षिक योजना तर्जुमा गर्दा बजेट निर्धारण समितिबाट कृषिक्षेत्रको बजेट पूर्वानुमानको सीमा र मार्गदर्शन तयारीमा माग भएको आवश्यक प्राविधिक सहयोग पुरयाउने
- सम्बन्धित गाउँपालिकाबाट आगामी बर्षको श्रोतको अनुमान, बजेट सीमा तथा मार्गदर्शन प्राप्त भएपछि कृषि क्षेत्रसंग सम्बद्ध सबै सरोकारवालाहरू (विषयगत महाशाखा, शाखा, गैरसरकारी संस्था, निजीक्षेत्र, सहकारी संस्था, विषय विज्ञ आदि) को बैठक बोलाउने ।
- कृषि क्षेत्र र उपक्षेत्रगत (पशु स्वास्थ्य, मत्स्यपालन, फलफूल खेति, तरकारी आदि) को गाउँपालिका स्तरीय र वडास्तरीय पूर्वानुमानको प्राप्त बर्गिकरणलाई लगानीका क्षेत्र तोकी विषय उपक्षेत्रगत तथा वडास्तरीय कृषि कार्यक्रमको बजेट पूर्वानुमान र मार्गदर्शन तयार गर्ने ।
- प्राप्त बजेट पूर्वानुमान, मार्गदर्शन र अबलम्बन गरिने नीति, रणनीति र विषय र भौगोलिक क्षेत्रगत लगानीको बाँडफाँट गरी सम्बन्धित शाखा, सेवा केन्द्र, वडा वा इकाईमा मार्गदर्शन सहित बजेट पूर्वानुमान पठाइने र सम्बन्धित जिम्मेवार व्यक्ति समेत तोकी योजना तर्जुमा प्रकृयाको थालनी समेत गर्ने ।

- सम्बन्धित गाउँपालिका तथा विषयगत निकाय (कृषिक्षेत्र)बाट वडामा प्राप्त बजेट पूर्वानुमान र मार्गदर्शनका अधीनमा रही कार्यक्रम र बजेट तर्जुमा गर्न वडास्तरमा रहेका सरकारी, गैरसरकारी, सहकारी संस्था तथा निजीक्षेत्रका सरोकारवाला सबैको बैठक आयोजना गरी प्राप्त बजेट पूर्वानुमान र मार्ग दर्शनको जानकारी गराइने र वडास्तरमा तथ्याङ्क, सूचना तथा वस्तुगत विवरणको आधारमा स्थिति र संभाव्यताको विश्लेषणगरी वडा स्तरिय लगानीको प्राथमिकता निर्धारण गर्ने ।
 - विषयगत निकाय र गैरसरकारी संस्थाको कार्यक्रम बीचमा पनि परिपूरकता कायम गरी एकिकृत योजना तर्जुमा गर्न गराउने ।
 - सबै सरोकारवालालाई करिब एक महिनाको समय दिई वस्ति स्तरमा तर्जुमाको तालिका समेत तय गर्ने
 - यसरी तय गरिएको समय तालिका सबै वस्ति वा कृषक समूहलाई समेत जानकारी गराई वस्ति वा समूह स्तरमा योजना तर्जुमाको थालनी निर्दिष्ट समयमा गर्ने र यसै बीचमा यदि प्रदेशतहबाट थप कृषि विषयक बजेट पूर्वानुमान वा संशोधित अनुमान गाउँपालिकाबाट प्राप्त भएमा सो समेत समावेश गरी योजना तर्जुमा प्रकृत्यामा समावेश गराउने ।
- क. वस्ति र टोलस्तरमा देहायको प्रकृत्या अबलम्बन गरी योजना तर्जुमा गर्ने ।
- वस्ति स्तरमा रहेका कृषक समूह, समिति तथा संस्थासंग अन्तरकृत्या गरी तिनका माग र प्राथमिकताहरूलाई सम्बोधन गर्न र तिनले गर्न सक्ने लागत सहभागितालाई समेत संकलन गरी उनीहरूकै सहभागितामा तोकिएका मापदण्डका आधारमा प्राथमिकता निर्धारण गर्ने ।
 - यसरी सबै वस्ति र टोल स्तरबाट माग र प्राथमिकता संकलन भए पश्चात सम्बन्धित वडासचिवले विषयगत र अन्य सरोकारवालाहरूसंग छलफल गरी विषयक्षेत्रगत रूपमा कार्यक्रम र बजेट छुट्याउने र बजेट पूर्वानुमानको रकम संग मेलखाने गरि एकिकृत गरी वडा अध्यक्ष समक्ष घटबढको विवरण पेश गर्ने । र
 - यदि कुनै योजना वा कार्यक्रम अत्यन्त जरुरि छ र बजेट पूर्वानुमान भित्र रहन नसकेमा गाउँ स्तरीय योजनामा समावेश गर्ने गरी सुची समेत प्रस्तुत गर्ने ।
- ख. वडा समितिले सबै सरोकारवालाको बैठक बोलाई यसरी वस्ति र टोलस्तरबाट संकलित भएको सूचीमा विषयगत प्राथमिकता निर्धारण अनुसार रुजु गरि वडा समितिबाट पारित गर्ने र यसरी पारित गर्दा वडा स्तरीय तथा गाउँपालिका स्तरीय योजनामा बर्गिकरण गरी सिफारिश सहित सम्बन्धित कार्यपालिकामा पेश गर्ने ।
- ग. यदि कुनै योजना दुइ वा दुईभन्दा बढि वडामा संचालन गरिनुपर्ने रहेछ भने ती वडाबीचको समन्वय बैठक राखी अन्तर वडास्तरिय योजनाको प्राथमिकता समेत सम्बन्धित कार्यपालिकामा सिफारिश सहित पेश गर्ने ।

- घ. गाउँकार्यपालिका सचिवले वडावाट प्राप्त सबै सुचीलाई तथा गाउँपालिकास्तरीय विषयगत शाखा, महाशाखाबाट प्राप्त सूचीलाई समेत एकिकृत गर्ने र यसरी एकिकृत गरिएको सुचीलाई विषयक्षेत्रगत प्राथमिकताक्रम अनुसार सुची तयार गर्नुका साथै उक्त सुचीलाई वडास्तरीय र पालिकास्तरीयमा बर्गिकरण गरी सम्बन्धित बजेट तथा कार्यक्रम तर्जुमा समितिमा पेश गर्न अध्यक्ष वा प्रमुख समक्ष प्रस्तुत गरिने र उक्त योजना तर्जुमा समितिमा पठाउने ।
- ङ. बजेट तथा कार्यक्रम तर्जुमा समितिले यसरी प्राप्त योजना र कार्यक्रमलाई सम्बन्धित विषय क्षेत्रगत समितिमा छलफलका लागि पठाउने ।
- च. कृषि सम्बन्धी विषयगत समितिले यसरी वडा, विषयगत शाखा तथा कृषि सम्बन्धि गैरसरकारी संस्था, निजी क्षेत्र र सहकारी संस्थाबाट प्राप्त सुचीलाई एकिकृत गरी आफुलाई प्राप्त बजेट पूर्वानुमान र मार्गदर्शन अनुसार भए नभएको हेर्नुका साथै प्रदेश र संघीय योजना तथा कार्यक्रमसंग परिपूरकता कायम समेत गराउने ।
- छ. कृषिसंग सम्बन्धित अन्य विषयगत निकायसंग समेत पारस्परिकता हुने गरी कृषि सम्बन्धि बार्षिक तथा बहुबर्षिय कार्यक्रम र बजेट प्राथमिकता क्रम निर्धारण गरी गाउँकार्यपालिकास्तरीय बजेट तथा कार्यक्रम तर्जुमा समितिमा राय सिफारिश सहित पठाउने ।
- ज. सम्बन्धित गाउँपालिकाका लागि बजेट वक्तव्यमा पारिनु पर्ने कृषि सम्बन्धी नीति समावेश गरी कृषिमा हुने समष्टि लगानी र उपलब्धीको प्रक्षेपण सहितको नीति तयार गरी सम्बन्धित सभामा पेश गरिने बजेट वक्तव्यको मस्यौदा समेत तयार गरी योजना तर्जुमा समितिमा प्रस्तुत गर्ने ।
- झ. योजना तर्जुमा समितिले कृषि समितिबाट प्राप्त गरेको एकिकृत कार्यक्रम, बजेट र नीति सम्बन्धित गाउँपालिकामा पठाउन अगाडी निम्न कार्य गर्ने ।
- सम्बन्धित क्षेत्रमा संचालन हुने योजना र कार्यक्रममा दोहोरोपन आउन नदिने गरी आपसी तादाम्यता र परिपूरकता कायम गर्ने व्यवस्था मिलाउने ।
 - बजेट तथा कार्यक्रमको विषयक्षेत्रगत सम्बन्धित समितिमा पुन छलफल गराउनुपर्ने भए गराई अन्तिम प्रस्ताव तयार गरी सम्बन्धित कार्यपालिकामा पेश गर्न आदेश दिने ।
 - आवधिक योजना तयार भएको रहेछ भने उक्त आवधिक योजनाको दूरदृष्टि, लक्ष, उद्देश्य, नीति र कार्यक्रमका प्राथमिकता अनुकूल भए नभएको हेरी उक्त आवधिक योजना संग तालमेल हुने गरी प्रस्तुत गर्ने ।
 - संघीय सरकारमा नेपाल सरकारले बजेट प्रस्तुत गर्ने समय जेष्ठ १५ गते तोकिएको हुनाले बजेट वक्तव्यको संघीय नीति समेत स्थानीय तहमा असर पर्ने भए सो विषय समेत स्थानीय तहको नीति र कार्यक्रम समावेश गर्ने ।
 - त्यस्तै प्रदेश सरकारले जेष्ठ मसान्त भित्र बजेट र कार्यक्रम प्रस्तुत गर्ने हुँदा स्थानीय तहलाई असर पर्ने भए सो विषय समेत स्थानीय तहको नीति र कार्यक्रम समावेश गर्ने ।

- आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको अन्तिम प्रस्ताव तयार गर्ने ।
- यदि बहुवर्षिय योजना रहेछ भने त्यसको लगानीको प्रक्षेपण र उपलब्धि लक्ष समेत निर्धारण गरी प्रस्तुत गर्ने ।
- बजेट सीमा भित्र रही बजेट तथा कार्यक्रमको प्राथमिकीकरण गर्ने र घाटा बजेट प्रस्तुत गर्न बन्देज रहेको हुँदा कुनै हालतमा पनि घाटा बजेट र कार्यक्रमा सिफारिश नगर्ने ।
- सम्बन्धित गाउँसभा वा नगरसभामा प्राप्त बजेट तथा कार्यक्रममा छलफल गरी अषाढ २५ गते भित्र कार्यपालिकासंग केहि थप बुझनुपर्ने भएमा सम्बन्धित कार्यपालिकामा निर्देशन सहित प्रस्ताव सम्बन्धित कार्यपालिकामा फिर्ता पठाउने व्यवस्था गर्ने ।
- सम्बन्धित कार्यपालिकाले यसरी प्राप्त फिर्ता हुन आएको बजेट तथा कार्यक्रममा केहि हेरफेर गर्न उचित देखिएमा वा नदेखिएमा पुष्ट्याई सहित पुनः सम्बन्धित सभामा रायसहित पेश गर्ने ।
- सम्बन्धित सभाले अषाढ मसान्तभित्र बजेट र कार्यक्रम पारित गरि सक्नुपर्ने ।
- बजेट र कार्यक्रम सार्वजनिकीकरण सभाबाट स्वीकृत भएपछि विभिन्न संचार माध्यमबाट सर्वसाधारणको जानकारीका लागि बजेट, कार्यक्रम र लिइएका नीति सम्बन्धित कार्य पालिकाले प्रकाशित गर्नु पर्नेछ र आ-आफ्नो वेवसाइटमा समेत राखे व्यवस्था गर्ने ।

ख . योजना कार्यान्वयन:

गाउँसभाबाट पास भएका कृषि योजानहरूको प्रभावकारी संचालनका लागि आवश्यकता अनुसार स्थानीयमा तयार गरि सोको आधारमा कार्यक्रम कार्यान्वयन गर्नेछ ।

१. सबै सरोकारवालाले कार्यक्रम र बजेटको कार्यान्वयन र जिम्मेवारी तालिका तयार गर्ने:

- कार्यक्रम स्वीकृत भएपछि सरोकारवाला सबै विषयगत निकायले आ-आफ्नो महाशाखा, शाखागत र वडागत रूपमा योजना, कार्यक्रमलाई कृयाकलापमा विभक्त गरी निश्चित कार्य तालिकामा राखेर यसरी कार्यतालिका तयार गर्दा जिम्मेवारी तालिका समेत तयार गर्ने र
- यसरी तयार गर्दा कार्यक्रम कार्यान्वयनको तरिका मध्ये लिइने निम्न विकल्प जस्तै उपभोक्ता समिति, ठेक्का पट्टा, गैरसरकारी संस्था, सहकारी वा सेवा करार, अमानत मध्ये उपयुक्त विकल्पको समेत सार्वजनिक खरिद ऐनको परिधि भित्र रही छनौट गरी प्रस्तुत समेत गर्ने ।

२. विषयगत समितिमा कार्यान्वयन तालिका पेश गर्ने:

- यसरी महाशाखा, शाखागत वा वडागत कार्यक्रम र बजेट तयार भए पछि कृषि विषयगत समितिमा सम्बद्ध सबै सरोकारवाला गैरसरकारी संस्था, सहकारी संस्था र निजिक्षेत्रबाट समेत कार्यान्वयन तालिका प्रस्तुत गराउने
- यसमा आपसी समन्वय र परिपूरकता कायम गर्न अन्य सम्बन्धित विषयगत क्षेत्रका सरोकारवाला सबैलाई पनि आमन्त्रण गर्नुपर्ने देखिएमा सो समेत गर्ने

- उक्त कार्यान्वयन तालिकामा के, कति, कहाँ, कसरी, कस्ले, कसबाट, कस्कालागि, लाग्ने लागत, उपलब्धि परिमाण र जिम्मेवार व्यक्ति र निकाय स्पष्ट देखाउनु पर्ने गरी तालिका प्रस्तुत गर्न लगाउने र
- कृषि समितिले पारित गरे पछि सम्बद्ध अन्य विषय क्षेत्रगत समितिले अन्तर क्षेत्रगत परिपूरकता हेरी पारित गर्ने र सम्बन्धित पालिकाको बजेट तथा कार्यक्रम समितिमा पठाउने । बजेट तथा कार्यक्रम समितिले मार्गदर्शन अनुसार भए नभएको हेरी सम्बन्धित कार्यपालिकामा पेश गर्ने ।

ग . योजना कार्यान्वयनका लागि बजेट प्रवाह प्रकृया

- सम्बन्धित प्रमुख वा अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्रम र बजेटको अख्तियारी श्रावण ७ गते भित्र दिनु पर्ने व्यवस्था गर्ने ।
- प्रमुख प्रशासकीय अधिकृतले आफूलाई प्राप्त भएको मितिले १५ दिन भित्र तयार भएको कार्यान्वयन कार्य तालिका र बजेट र कार्यक्रमको अख्तियारी कार्यान्वयन मार्ग दर्शन सहित सम्बन्धित महाशाखा, शाखा तथा वडासमितिमा पठाउने व्यवस्था गर्ने ।
- कार्यान्वयन मार्गदर्शनमा भौतिक तथा वित्तीय प्रगति प्रतिवेदनको ढाँचा समेत राखि प्रतिवेदन पठाउने वा कार्यान्वयनको तरिका, समयमा कार्यसम्पादनमा उत्कृष्टता हासिल गरेमा पुरुस्कार र नगरेमा दण्डको व्यवस्थालाई कार्यसम्पादनको अभिन्न अंगको रूपमा राख्ने व्यवस्था मिलाउने ।
- सम्बन्धित गाउँपालिकाबाट अख्तियारी र मार्गदर्शन प्राप्त भएपछि कृषि संग सम्बन्धित कार्यान्वयन गर्ने जिम्मेवार निकायमा कार्यान्वयन तालिका सहित कार्यक्रम र बजेट खर्च गर्ने जिम्मेवार निकाय तोक्री पठाउने र यदि स्थानीय तहको प्राथमिकता प्राप्त योजना वा कार्यक्रम भए सो समेत खुलाउने ।
- कृषि समितिले वा शाखा प्रमुखले आफ्ना विषय क्षेत्र अन्तर्गतका प्राथमिकता प्राप्त योजनाको सूची समेत सम्बन्धीत जिम्मेवार निकाय र व्यक्तिलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गर्ने ।
- सम्बन्धित कार्यपालिकाका प्रमुख, अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतसंग र प्रमुखप्रशासकीय अधिकृतले सम्बन्धित महाशाखा वा शाखा प्रमुख वा वडासमितिसंग कार्यसम्पादन सूचक सहितको कार्यसम्पादन करार गर्ने ।
- यदि कृषि क्षेत्रको विषयमा कार्यसम्पादन करार भएको भए तत/तत जिम्मेवार ब्यक्ति संग सचिव वा सम्बन्धित महाशाखा वा शाखा प्रमुखले कार्यसम्पादन करार समेत गर्नु पर्ने र
- सम्बन्धित कार्यपालिकामा स्वतन्त्र कार्यसम्पादन मूल्याङ्कन समिति समेत गठन गरी सम्बन्धित महाशाखा वा शाखाको कार्यसम्पादन मूल्याङ्कन ६:६ महिनामा गर्ने ब्यवस्था मिलाउने ।